

नेपाल सरकार, ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको यस आ.व.  
 २०८०/८१ को स्वीकृत कार्यक्रम अन्तर्गत  
 कृषि सिंचाईका लागि सौर्य पम्प जडान तथा जडान पश्चात बिकी पछिका सेवा सुविधा उपलब्ध  
 गराउने सम्बन्धमा

उपभोक्ता समिति/कृषक श्री .....  
 र सुचिकृत कम्पनी (यस आ.व. २०८०/८१ मा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबाट सुचिकृत  
 कम्पनी) श्री..... बीच भएको सम्झौता ।

आज मिति २०.... साल ..... महिना ..... गते ..... का दिन उपभोक्ता समिति/कृषकको  
 तर्फबाट श्री ..... (यसपछि 'प्रथम पक्ष' भनेर सम्बोधन  
 गरिएको) प्रथम पक्ष र सुचिकृत कम्पनी ..... (यसपछि  
 'दोस्रो पक्ष' भनेर सम्बोधन गरिएको) दोस्रो पक्ष बीच कृषि सिंचाईका लागि सौर्य पम्प जडान तथा जडान  
 पश्चात बिकी पछिका सेवा सुविधाहरु उपलब्ध गराउने कार्यका लागि यो सम्झौता गरिएको छ ।

**सम्झौताका शर्तहरु निम्न अनुसार हुनेछ ।**

१) प्रथम पक्षले दोस्रो पक्षद्वारा सौर्य सिंचाई प्रणाली जडान गराउँदा आफु वा आफ्नो सिंचाई परियोजना वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबाट छनौट भइ प्रकाशित लिष्टमा हुनुपर्ने छ । यदि आयोजनाको लागगत अनुमान रु. पाँच लाख भित्र रहेमा केन्द्रले स्थलगत अनुगमन पश्चात प्रदान गरेको स्वीकृतीको आधारमा जडान कार्य अगाडि बढाउन सकिनेछ । साथै आयोजना रु. पाँच लाख भन्दा माथि रहेमा प्रथम पक्षले छनौट भएको आयोजनाको विस्तृत संभाव्यता अध्ययन गरि सो प्रतिवेदन केन्द्रले प्रमाणित गरेको हुनु पर्नेछ । दोस्रो पक्षले पनि सो को निश्चित गरेर मात्र जडान गर्नुपर्ने छ । छनौट लिस्टमा भएको विवरण तल उल्लेखित ढाँचामा हुनुपर्ने छ ।

प्रकाशन मिति : २०८०/११/१३

**Selected List of Solar Irrigation Project**

लिस्टमा भएको सि. नं.	उपभोक्ता नाम	ठेगाना

- २) दोस्रो पक्षले स्थलगत निरीक्षण पश्चात पार्नीको श्रोत कुनै पनि किसिमको विद्युत वितरण सेवाबाट ३०० मीटर भन्दा टाढा रहेको करा निश्चित गरेर मात्र प्रणाली जडान कार्य अगाडी बढाउने छ ।  
 ३) प्रथम पक्ष तथा दोस्रो पक्ष दुवैले नवीकरणीय ऊर्जा अनुदान नीति तथा नवीकरणीय ऊर्जा अनुदान परिचालन कार्यविधिको अधिनमा रहि सौर्य सिंचाई प्रणाली जडान सम्बन्धि सम्पूर्ण कार्य कार्यान्वयन गर्नुपर्ने छ ।  
 ४) दोस्रो पक्षले स्थलगत निरीक्षण पश्चात प्रथम पक्षलाई ... मि. Head बाट दैनिक ..... लि. पार्नी उपलब्ध गराउनु पर्ने छ र त्यसका लागि ..... Wp को सौर्य पाता र ..... Hp क्षमताको सौर्य पम्प उपलब्ध गराउने छ ।  
 ५) यस सौर्य सिंचाई प्रणाली जडान कार्यान्वयनको लागि इलेक्ट्रोमेकानिकल कम्पोनेन्टको लागत रु ..... (अक्षरमा: ..... ) मध्ये प्रथम पक्षले दोस्रो पक्षलाई वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबाट प्राप्त हुने अनुदान रकम रु ..... (अक्षरमा: ..... ) बाहेकको हुन आउने रकम रु ..... (अक्षरमा: ..... ) दिनपर्ने छ ।  
 ६) इलेक्ट्रोमेकानिकल बाहेकको सम्पूर्ण सिभिल सरचनाको काम सम्बन्धित उपभोक्ताले सम्पन्न गराई सार्को प्रमाणीकरण सम्बन्धित स्थानीय तहबाट गराउनु पर्नेछ ।  
 ७) दोस्रो पक्षले प्रथम पक्षलाई आपूर्ति गरेको सामान गुणस्तरयुक्त र केन्द्रले तोके बमोजिमको प्राविधिक मापदण्ड अनुरूप हुनुपर्ने छ ।

- ८) दोस्रो पक्षले सौर्य सिंचाई प्रणालीको पर्ण जडान कार्य ..... दिन भित्र सम्पन्न गरि दुई प्रति जडान सम्पन्न प्रतिवेदने उपभोक्ता र केन्द्रमा बुझाउनुपर्ने छ । जसमा प्रथम पक्षले सन्तोषजनक जडान समापन तथा अनदान निष्कासनको लागि सिफारेस गर्नुपर्ने छ ।
- ९) दोस्रो पक्षले प्रथम पक्षलाई सम्पर्ण प्रणालीको २ वर्षको वारेन्टी तथा बिकी पछिका सेवा सविधाहरु उपलब्ध गराउने छ । यस वारेन्टी अवधि भित्र सौर्य पम्पमा केहि समस्या देखिएमा पम्पको प्रतिस्थापन समेत गर्नुपर्ने छ ।
- १०) दोस्रो पक्षले प्रथम पक्षलाई सौर्य प्रणाली जडान पश्चात उक्त प्रणालीको संचालन र मर्मत सम्भार सम्बन्धि साधारण तालिम दिनपर्ने छ ।
- ११) दोस्रो पक्षले प्रथम पक्षलाई जडान कार्य सम्पन्न पछि वारेन्ट कार्ड दिनु पर्नेछ ।

**प्रथम पक्ष (उपभोक्ता) को तर्फबाट**

**दोस्रो पक्ष (मान्यता प्राप्त कम्पनी) को तर्फबाट**

उपभोक्ताको नाम :	जडानकर्ता कम्पनीको नाम:
उपभोक्ताको तर्फबाट सम्झौता गर्ने व्यक्तिको नाम :	जडानकर्ता कम्पनीको तर्फबाट सम्झौता गर्ने व्यक्तिको नाम :
पद (सामुदायिक आयोजनाको हकमा):	पद :
ठेगाना :	ठेगाना :
सम्पर्क फोन नं.:	सम्पर्क फोन नं.:
हस्ताक्षर :	हस्ताक्षर :
उपभोक्ता समितिको छाप (सामुदायिक आयोजनाको हकमा):	कम्पनीको छाप :
साक्षी :	साक्षी :